

## अर्जुनचौपारी गाउँपालिका

### कार्य सम्पादन मूल्याङ्कन फाराम

साल असार महान्तसम्म

**मूल्यांकन अवधि :** आर्थिक वर्ष

विवरण पेश गरेको कार्यालय

कर्मचारीको नाम

दर्ता नं. :  
संकेत नं. :

मिति :

पद र श्रेणी

हाल कार्यरत कार्यालय

हालको पदमा नियुक्ती मिति

यस मूल्यांकनको अवधिमा कार्यरत कार्यालयहरु (क्रमशः)

सुपरिवेक्षक समक्ष पेश गरेको मिति :

#### कर्मचारीले भर्ने

सम्पादित काम		कार्य सम्पादन सुचाराक (२)			कार्य सम्पादन		कार्य सम्पन्न हुन नसकेका भए सो को कारण	
(लाख रुपैयाका र नतोकिएका)	(१)	एकाई (संभव भएसम्म परिणाम, लागत र समय समेत उल्लेख गर्नुपर्ने)	अर्थार्थिक लक्ष्य	बार्षिक लक्ष्य	सुचकांक अनुसार सम्पादित कार्यको प्रगति	(३)	(४)	
<b>कार्य विवरण र बार्षिक कार्यक्रम बमोजिमका कार्यहरु</b>								
(क)								
(ख)								
(ग)								
(घ)								
(ड)								
<b>आफूले पहलमा गरेका अन्य कार्यहरु</b>								
(क)								
(ख)								
		१००%	१००%	१००%	१००%	१००%	१००%	१००%

#### कर्मचारीको दस्तखत : .....

मिति :

कार्य सम्पादन गर्ने लागेको समयको मापनको आधार		कार्य सम्पादनको प्रगतिको मापनको आधार	
१) तोकिएको समय र सो भन्दा अगाडै कार्य सम्पन्न अतिरितम् भएमा	२) कूल काममध्ये १५% सम्म काम तोकिएको समयभन्दा पछि सम्पन्न गरेमा	३) कूल काममध्ये ३०% सम्म काम तोकिएको समयभन्दा पछि सम्पन्न गरेमा	४) कूल काममध्ये ३०% भन्दा बढी काम तोकिएको समयभन्दा पछि सम्पन्न गरेमा
१) ८०% देखि १०० % सम्म	१) ८०% देखि १०० % सम्म	१) ८०% देखि ७५.९९% सम्म	१) ८०% देखि ६४.९९% सम्म
२) उत्तम	उत्तम	उत्तम	उत्तम

#### दस्त्याब्द :

- बार्षिक मूल्यांकनको लागि उपर्युक्त ढाँचामा महल १,२,३ र ४ सम्मको यथार्थ विवरण भरी प्रत्येक वर्षको श्वावण सात गतेभन्न सम्बन्धित कर्मचारीले सुपरिवेक्षक समक्ष पेशगर्ने प्रयोजनको लागि आफ्नो कार्यालयमा दर्ता गर्नुपर्नेछ ।
- सम्पादित कामको विवरणमा न्यूनतम ५ वटा कार्यहरु उल्लेख भएको हुनु पर्नेछ ।
- काम उल्लेख गर्दा संगठनको उद्देश्य अनुरूप पदको कार्य विवरण तथा वार्षिक कार्ययोजनासंग मिल्नु पर्नेछ ।
- बार्षिक लक्ष्य शुरूमातै तोक्न नमिल्ने कामको लागि वर्षभरीमा सम्पादन गरिएका कामहरूलाई तै वार्षिक लक्ष्य मान्नु पर्दछ ।

## सुपरीवेक्षक समझ पेश गरेको मिति :

पुनरावलोकनकर्ता समझ पेश गरेको मिति :

कार्य सम्पादनको स्तर (कार्यविवरणको आधारमा)		स्तर		सूपरीवेक्षकको मूल्याङ्कन		पुनरावलोकनकर्ताको मूल्याङ्कन				
कार्यविवरणको समझ	भार	कूल अंक	अति उत्तम	उत्तम	सामान्य	न्यून	कूल अंक। अति उत्तम	उत्तम	सामान्य	न्यून
अंक	अंक	६.२५	६.२५	५.२५	४.२५	३.२५	२.५	२.५	१	१
१) सम्पादित कामको समझ परिमाण										
२) सम्पादित कामको समग्र लागत										
३) सम्पादित कामको समग्र समय										
४) सम्पादित कामको समग्र गण	जम्मा	२५					१०			
कूल प्राप्ताङ्क :		अड्डमा :	.....				कूल प्राप्ताङ्क :	अड्डमा :	.....	अक्षरमा
१५% भन्दा घटी र ७५% भन्दा घटी अहु दिँदा खुलाउनु पर्ने कारण		सुपरीवेक्षकको नाम :-	नाम :-				पुनरावलोकनकर्ताको नाम :-			
		पद :-	पद :-				पद :-			
		संकेत नं. :-	संकेत नं. :-				संकेत नं. :-			
		दस्तखत :-	दस्तखत :-				दस्तखत :-			
		मिति :-	मिति :-				मिति :-			

### इच्छाङ्क :

- कर्मचारीको वार्षिक कार्य सम्पादन मूल्याङ्कन फारामको मूल्याङ्कन गरी शावण महिनाभित्रे पुनरावलोकनकर्ताले प्राप्त गरिसक्ने गरी पेश गर्नु पर्नेछ ।
- पुनरावलोकनकर्ताले आफू समझ पेश भएको कर्मचारीको वार्षिक कार्य सम्पादन मूल्याङ्कन फारामको मूल्याङ्कन गरी भाद्र १५ गते भित्रै पुनरावलोकन समितिले प्राप्त गरिसक्ने गरी पेश गर्नु पर्नेछ ।
- वार्षिक सम्पादन मूल्याङ्कन वापत सुनिश्चितकारी वा पुनरावलोकनकर्ताले ९५ प्रतिशत भन्दा बढी र ७५ प्रतिशत भन्दा घटी अहु दिँकोमा सम्बन्धित कर्मचारीलाई जानकारी गराई निजले प्रतिक्रिया दिएमा सोसमेत राखी पुनरावलोकन समिति समझ पेश गर्नुपर्नेछ ।

### खण्ड "ग" पुनरावलोकन समितिको मूल्याङ्कन

पुनरावलोकन समिति समझ पेश गरेको मिति : .....  
सुपरीवेक्षक र पुनरावलोकनकर्ताले गरेको मूल्याङ्कनमा सहमत भए सोही स्तरको अहु दिने अन्य स्थितिमा कैफियत खुलाई मूल्याङ्कन गर्ने.

कर्मचारीको नाम :

पद :

श्रेणी :

(ग) पुनरावलोकन समितिले गर्ने मूल्याङ्कनका आधार	स्तर	अति उत्तम	उत्तम	सामान्य	न्यून
१) विषयवस्तुको ज्ञान र सीप	अहु	१	०.७५	०.५०	०.३५
२) विवेकको प्रयोग र निर्णय गर्ने क्षमता					
३) कार्यचाप बहन गर्ने क्षमता					
४) सृजनशीलता र अग्रसरता					
५) पेशागत संवेदनशीलता (गोपनीयता र मर्यादित रहने)					
पूर्णाङ्क <input type="checkbox"/> ५ प्राप्ताङ्क <input type="checkbox"/> अड्डमा <input type="checkbox"/> अक्षरमा					

पुनरावलोकन समितिका पदाधिकारीहरूको नाम :

पद

कर्मचारी संकेत नं.

१)

२)

३)

कूल प्राप्ताङ्क : अड्डमा

अक्षरमा

### इच्छाङ्क :

- यसरी पुनरावलोकन समितिमा प्राप्त हुन आएको कार्यसम्पादन मूल्याङ्कन फारामहरूको मूल्याङ्कन गरी समितिले भाद्र मसान्नभित्रे लोकसेवा आयोग र बहुवा समितिको सचिवालयमा पठाइसक्नु पर्नेछ ।
- पुनरावलोकन समितिले कुनै कर्मचारीलाई कार्यसम्पादन मूल्याङ्कन वापत ९५ प्रतिशत भन्दा बढी र ७५ प्रतिशत भन्दा घटी अंक दिएमा सो को स्पष्ट कारण खुलाउनु पर्नेछ । प्राप्ताङ्क संघर्ष लगाउने ठिपेक्स लाई अद्वितीय अद्वितीय अद्वितीय विभागीय कारबाही गर्नेछ ।